



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलाली

फोन : ०९१-४९२९८८, Email: ctevtspgo@gmail.com, website: ctevtspgo.org.np

शैक्षिक-सत्र २०७६।०७७मा डिप्लोमा।प्रमाण-पत्र तहको कार्यक्रम अनुसार पूर्ण शुल्कीय तहको नतिजा प्रकाशन एवम मुख्य परीक्षार्थी (Main Candidate)का रूपमा छनौट भएका परीक्षार्थीहरूलाई अध्ययन गर्न सिफारिस भएका शिक्षण संस्थाहरूमा भर्ना हुन जाने सम्बन्धी जरूरी सूचना (प्रकाशित मिति: २०७६।०४।२९)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय को मिति २०७६।०३।२९ को गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको च.नं. ८४६ मिति २०७६।०३।१६ गतेको पत्रबाट प्राप्त अख्तियारी बमोजिम शै.स. २०७६।०७७ को डिप्लोमा।प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्कीय कोटाहरूमा छनौटका लागि सम्बन्धित शिक्षण संस्थाहरूमा आवेदन फारम भरी सुदूरपश्चिम प्रदेश अन्तर्गत विभिन्न परीक्षा केन्द्रहरूमा मिति २०७६।०४।२२ गते बिहान ७.०० बजे देखी संचालित प्रवेश परीक्षामा उपस्थित भएका परीक्षार्थी हरू मध्ये परिषदबाट संचालित सम्बन्धन स्वीकृती प्राप्त शिक्षण संस्थाहरूको कोटा र लक्षितवर्गका मुख्य परीक्षार्थीहरूको नाम र शिक्षण संस्था सहित डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७४ (दोश्रो संशोधन सहित) बमोजिम योग्यताक्रम अनुसार सिफारिस भई पूर्ण शुल्कीय कार्यक्रमको नतिजा प्रकाशन उपसमितिको निर्णय अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय बाट नतिजा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। नतिजाको विवरण www.ctevt.org.np र www.ctevtspgo.org.np मा राखिएको छ।

सिफारिस भएका मुख्य परीक्षार्थीहरूले नतिजा डाउनलोड गरी तोकिएको शिक्षण संस्थामा यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७६।०५।१९ गते कार्यालय समय) भित्र भर्ना भई सक्नु पर्ने भएकाले उल्लेखित म्याद भित्र भर्ना सम्बन्धी निर्देशिका २०७४ मा उल्लेख भए बमोजिमका आवश्यक सबै कागजातहरू (शैक्षिक प्रमाणपत्रहरू, प्रवेश परीक्षाको प्रवेश-पत्र, र आफ्नो वर्ग खुल्ने प्रमाणपत्रको सक्कल प्रति) लिई तोकिएको शिक्षण संस्थामा भर्ना हुन जानु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

सम्बन्धित शिक्षण संस्थाहरूले यसै सूचनालाई आधार मानी परिषद् को वेब साइटमा प्रकाशित नतिजा विवरण अनुसारका आफ्नो शिक्षण संस्थामा सिफारिस भएका परीक्षार्थीहरूको शैक्षिक कार्यक्रम अनुसारको शैक्षिक योग्यता तथा अन्य आवश्यक कागजातहरू भर्ना सम्बन्धी निर्देशिकाको बुंदा नं. ११ मा भएको प्रावधान अनुरूप रुजु गर्ने जिम्मेवारी सम्बन्धित संस्था प्रमुखको हुने हुँदा सोहि अनुसार तोकिएको म्याद भित्र भर्ना गर्न गराउन हुन यसै सूचना द्वारा जानकारी गराईन्छ। उल्लेखित म्याद भित्र परीक्षार्थी भर्नाहुन नआई कोटा रिक्त रहन गएमा पूर्णशुल्कीय कोटाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (संशोधन सहित)को बुंदा नं. ६ को च, छ, अ, आ र ई बमोजिम बैकल्पिक सुचीमा रहेका परीक्षार्थीहरूलाई भर्ना गर्नुपर्ने प्रावधान रहेकोले सोही बमोजिम प्रकृया पुरा गरेर मात्र भर्ना गराउनुहुन जानकारी गराईन्छ। प्रकृया र कागजात नपुगेको परीक्षार्थीको भर्ना स्वतः रद्द हुनेछ।

SEE को स्तरोन्नती परीक्षामा सामेल भई विभिन्न शैक्षिक कार्यक्रममा भर्नाको लागि मुख्य परीक्षार्थीको रूपमा सिफारिस भएका परीक्षार्थीहरूले SEE को परीक्षामा तोकिएको न्यूनतम ग्रेड प्राप्त नगरेमा भर्ना स्वतः रद्द हुने शर्तमा कबुलियत गराई ईच्छुक परीक्षार्थीलाई भर्ना गर्नुहुन अनुरोध छ। सम्बन्धित शिक्षण संस्थाहरूले भर्ना सम्बन्धी प्रकृया नपु-याई पूर्णशुल्कमा भर्ना गरेको पाईएमा भर्ना सम्बन्धी निर्देशिका २०७४ को बुंदा नं. ६ (छ) र (इ) बमोजिम भईजाने व्यहोरा समेत सूचित गरीन्छ।

नोट: १. सम्बन्धित संस्थाहरूले प्रवेश परीक्षा बापत परिषद् प्रदेश कार्यालयलाई बुझाउने शुल्क तिरेको रसिद संलग्न गरी प्रदेश कार्यालय बाट प्रवेश परीक्षाको नतिजा बुझिलिई विद्यार्थी रजिष्ट्रेशन गर्दा उक्त नतिजाको प्रतिलिपि अनिवार्यरूपमा पेश गर्नु पर्ने छ।

२. यो सूचना CTEVT को web site www.ctevt.org.np र सुदूरपश्चिम प्रदेश कार्यालयको web site www.ctevtspgo.org.np मा राखिएको छ।